


स्थानीय सरकार

तामाकोशी गाउँपालिका

आ.व. २०७८।०७९ को राजश्व र व्यय अनुमान



नवौँ गाउँसभा

मिति २०७८ असार १० गते

मिति २०७८ साल असार १० गतेका दिन तामाकोशी गाउँपालिकाको नवौँ गाउँसभा अधिवेशनको पहिलो बैठकमा उपाध्यक्ष तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक श्री उर्मिला खड्का के.सी. ज्यूले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७८।०७९ को

राजश्व र व्यय अनुमान

२०७८

## सभाध्यक्ष महोदय,

१. विश्वमानचित्रमा नेपालले सार्वभौमिकता, भौगोलिक अखण्डता, एकता, राष्ट्रिय हित र स्वाभिमानको गौरवपूर्ण इतिहास कायम गरेको छ । यस गौरवमय पहिचान, सामाजिक रूपान्तरण, राष्ट्रिय अस्मिताको रक्षाका साथै विभिन्न कालखण्डमा जनजीविकाको स्वर्णीम भविष्यका लागि आफ्नो जीवन अर्पण गर्ने महान ज्ञात अज्ञात सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।  
"समृद्ध नेपाल, सुखी नेपाली" को नारालाई पूर्णतः आत्मसात गर्दै समाजवाद उन्मुख नेपालको नवनिर्माण अभियानमा अघि बढिरहेको अवस्थामा विश्व मानव इतिहासकै संकटको रूपमा देखापरेको कोभिड-१९ को दोस्रो लहरको महामारीले मुलुक आक्रान्त बनिरहेको छ । कोभिड-१९ का कारण जटिल र चुनौतीपूर्ण बनेको अवस्थालाई मध्यनजर गर्दै जनताको चाहना बमोजिम विकास र भावी दिनका कार्ययोजनाहरु समायानुकुल बनाउदै नवीन अवसर समेत श्रृजना गर्नेगरी अघि बढ्नुपर्ने स्थिति विद्यमान रहेको छ ।
२. आज असार १० गते तामाकोशी गाउँपालिकाको उपाध्यक्षको हैसियतले यस गरिमामय सभामा आर्थिक वर्ष २०७८।०७९ को वार्षिक राजश्व र व्ययको अनुमान पेश गर्न उभिएको छु ।

## सभाध्यक्ष महोदय,

राजनैतिक, सामाजिक, सांस्कृतिक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने सबै अग्रजहरु प्रति आदरभाव प्रकट गर्दछु ।

३. कोभिड-१९ ले विश्व जनजीवनमा संकट पैदा गरेको, आर्थिक सामाजिक अवस्था धरासायी बनिरहेको र त्यसको नकारात्मक असर सार्वजनिक सेवा प्रवाह र विकास निर्माणमा समेत परेको अवस्थामा यस महामारीसँग जुझ्दै आगामी दिनका कार्यक्रमहरु समेत कोभिड-१९ अनुकूलन हुने बनाउनु आजको अपरिहार्य आवश्यकता महसुस गरिएको छ ।
४. कोभिड-१९ महामारी सामना गर्नका लागि आवश्यक संयन्त्रहरु चुस्त राखी केन्द्र र प्रदेश सरकारसँग समन्वय र सहकार्य मार्फत कोरोना रोग रोकथाम, नियन्त्रण, उपचार र राहत लगायतका विषयहरुलाई निरन्तर उच्च प्राथमिकतामा राखी कार्यान्वयन गर्नुपर्ने अवस्था छ ।
५. यस विषम परिस्थितिको सन्दर्भमा उत्पन्न हुनसक्ने खाद्य संकट तथा बेरोजगारीको अवस्थालाई ध्यानमा राख्दै कृषि उत्पादन र रोजगारी श्रृजना गर्ने कार्यलाई सर्वोपरी बनाई अघि बढ्ने महत्वपूर्ण जिम्मेवारी हामी सबैको रहेको छ ।
६. विकासका हरेक प्रकृत्यामा नागरिकको प्रत्यक्ष संलग्नता र सहभागीतालाई थप प्रभावकारी बनाउदै विकासलाई जनमुखी, पारदर्शी, जवाफदेही र सामाजिक, आर्थिक, सांस्कृतिक रूपान्तरणको आधारको रूपमा विकास गर्नु र सेवा प्रवाहलाई बढिभन्दा बढि सूचना प्रविधिमैत्री बनाउनु हामी सबैको दायित्व बनेको छ ।
७. एक सुदृढ सक्षम र समृद्ध गाउँपालिकाका निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण कार्य अन्तिम चरणमा पुगिरहेको अवस्थामा कोरोना महामारीको सामना गर्दै आन्तरिक उत्पादकत्व वृद्धि, स्थानीय

अर्थतन्त्रका क्षेत्रहरूको पहिचान तथा आर्थिक प्रवर्द्धन, सार्वजनिक निर्माणको गुणस्तरीयता अभिवृद्धि गर्नुपर्ने विषय चुनौतीका रूपमा हामी सामू रहेको छ ।

८. प्राप्त अवसरहरूको सदुपयोग र संभावित चुनौतीहरूको सामना गर्नेगरी आगामी आर्थिक वर्षको बजेट तयार गरेको छ ।

**प्रस्तुत बजेटका उद्देश्यहरू निम्नानुसार रहेका छन्,**

क) कोरोना महामारीका कारण श्रृजना भएका जटिलताहरूसँग सजग रहँदै सोही अनुकूल कार्यक्रमहरू बनाई आवश्यक कार्यान्वयन गर्ने,

ख) उत्पादन वृद्धि र रोजगारी श्रृजना साथै बैदेशिक रोजगारिबाट फर्केका युवाहरूको उचित परिचालन गर्ने,

ग) आर्थिक, सामाजिक स्थिरता तथा समष्टिगत स्थायित्व कायम राख्ने,

घ) जनचाहना बमोजिम पूर्वाधार निर्माण गरी तीव्र र दीगो आर्थिक विकास गर्ने,

ङ) गाउँपालिकाद्वारा प्रदान गरिने सेवामा सबै नागरिकहरूको सरल र सहज पहुँच स्थापित गर्ने ।

९. उल्लेखित उद्देश्यहरू हासिल गर्नका लागि आगामी आर्थिक वर्षको बजेटका प्राथमिकताहरू देहाय बमोजिम हुनेगरी निर्धारण गरेको छ ।

क) कोरोना महामारीसँग जुध्न स्वास्थ्य क्षेत्रको सबै संयन्त्रहरूलाई सक्रिय परिचालन, सुदृढीकरण र सवलीकरणमा विशेष जोड,

ख) स्थानीय स्तरमा रोजगारीका अवसरमा वृद्धि,

ग) गुणस्तरीय उत्पादन र उत्पादकत्वमा वृद्धि,

घ) कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र विविधिकरण,

ङ) शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाईमा उचित लगानी र प्रवर्द्धन,

च) दिगो सडक निर्माण र गुणस्तरीय स्तरोन्तनी,

छ) पर्यटन, वन तथा वातावरण र पूर्वाधारको विकास,

ज) सार्वजनिक प्रशासनको सवलीकरण र सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग,

झ) संस्थागत विकास र नियमन ।

**सभाध्यक्ष महोदय,**

१०. अब म यिनै चुनौती, उद्देश्य र प्राथमिकताको आधारमा तयार गरिएको आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दछु ।

**आगामी आर्थिक वर्ष २०७८/७९ को अनुमानित आन्तरिक आम्दानी तर्फ**

क्र.सं.	राजस्व संकेत नं	बजेट शीर्षक	आय अनुमान रकम (अंकमा)	रकम (अक्षरमा)
१		बाँडफाँडबाट प्राप्त हुने दहत्तर बहत्तर शुल्क	१,५०,००,०००	रु. एक करोड पचास लाख मात्र ।
२	१४२४२	नक्सा पास दस्तुर	२,००,०००	रु. दुई लाख मात्र ।

३	११३२१	घर बहाल कर	२,३०,०००	रु. दुई लाख तीस हजार मात्र ।
४	११३१३	एकीकृत सम्पति कर (भूमिकर, सम्पति कर)	५,५०,०००	रु. पाँच लाख पचास हजार मात्र ।
५	१४१५७	प्रशासनिक दण्ड जरिवाना र जफत	१०,०००	रु. दश हजार मात्र ।
६	११४५१	सवारी साधन कर	१०,०००	रु. दश हजार मात्र ।
७	११६९१	अन्य कर	५,००,०००	रु. पाँच लाख मात्र ।
८	१४२१९	अन्य सेवा शुल्क तथा बिक्री	१५,००,०००	रु. पन्ध्र लाख मात्र ।
९	१४२२४	परीक्षा शुल्क	४,००,०००	रु. चार लाख मात्र ।
१०	१४२४३	सिफारिस दस्तुर	३,००,०००	रु. तीन लाख मात्र ।
११	१४२४४	व्यक्तिगत घटना दर्ता दस्तुर	३,००,०००	रु. तीन लाख मात्र ।
१२	१४२४५	नाता प्रमाणित दस्तुर	१,५०,०००	रु. एक लाख पचास हजार मात्र ।
१३	११६३१	कृषि तथा पशुजन्य वस्तुको व्यवसायिक कारोबारमा लागने कर	५०,०००	रु पचास हजार मात्र ।
१४	११३१५	अन्य दस्तुर (बोलपत्र दस्तुर, व्यवसायिक प्रमाणपत्र जारी तथा नवीकरण दस्तुर)	५,००,०००	रु पाँच लाख मात्र ।
१५	१३४११	अन्य संस्थागत आन्तरिक अनुदान	३००,०००,	रु तीन लाख मात्र ।
जम्मा			२,००,००,०००।-	दुई करोड मात्र ।

आगामी आ.व. २०७८/०७९ को आय तथा व्ययको विवरण  
आय तर्फः

क्र. सं.	बजेट शिर्षक	रकम (अंकमा)	रकम (अक्षरमा)
१	संघीय सरकारबाट वित्तिय समानिकरण अनुदान	१२,४७,००,०००	रु. बाह्र करोड सत्त्वालिस लाख मात्र ।
२	संघीय सरकारबाट सशर्त अनुदान	२२,५३,००,०००	रु. बाईस करोड त्रिपन्न लाख मात्र ।
३	संघीय सरकारबाट समपूरक अनुदान	८३,००,०००	रु. त्रियासी लाख मात्र ।
४	संघीय सरकारबाट विशेष अनुदान	१,२५,००,०००	रु. एक करोड पच्चीस लाख मात्र ।
५	संघीय सरकारको रोयल्टि बाँडफाँड	९,१९,३८,८७४	रु. नौ करोड उन्नाईस लाख अड्डितस हजार आठसय चौहत्तर मात्र ।

६	संघीय सरकारको राजश्व बाँडफाँड अनुदान	६,३५,५३,०००	रु. छ करोड पैतीस लाख त्रिपन्न हजार मात्र ।
७	प्रदेश सरकारबाट वित्तिय समानिकरण अनुदान	१,०६,६४,०००	रु. एक करोड छ लाख चौसठ्ठी हजार मात्र ।
८	प्रदेश सरकारबाट सशर्त अनुदान	३,१३,२५,०००	रु. तीन करोड तेह लाख पचिस हजार मात्र ।
९	प्रदेश समपूरक अनुदान	२,९९,५९,०००	रु. दुई करोड उनान्सय लाख उनान्साठी हजार मात्र ।
१०	प्रदेश सरकारबाट सवारी साधन करको बाँडफाँड	१,४२,२४,१६९	रु. एक करोड बयालिस लाख चौबिस हजार एकसय उनान्सतरी मात्र ।
११	आन्तरिक आम्दानी अनुमान	२,००,००,०००	रु. दुई करोड मात्र ।
१२	कोष मौज्जात	७,००,००,०००	रु. सात करोड मात्र ।
<b>जम्मा</b>			<b>७०,२४,६४,०४३ ।</b> (रु. सत्तरी करोड चौबीस लाख चौसठ्ठी हजार त्रिचालिस रूपैया मात्र)

### व्यय तर्फ

क्र. सं.	वजेट शिर्षक	रकम (अंकमा)
१	संघीय सरकारबाट प्राप्त हुने सशर्त अनुदान	२२,५३,००,००० । (रु. बाईस करोड त्रिपन्न लाख मात्र )
२	संघीय सरकारबाट समपूरक अनुदान	८३,००,००० । ( रु. त्रियासी लाख मात्र)
३	संघीय सरकारबाट विशेष अनुदान	१,२५,००,००० । (रु. एक करोड पच्चीस लाख मात्र)
४	प्रदेश सरकारबाट सशर्त अनुदान	३,१३,२५,००० । (रु. तीन करोड तेह लाख पचिस हजार मात्र ।
५	प्रदेश समपूरक अनुदान	२,९९,५९,००० । रु. दुई करोड उनान्नसय लाख उनान्साठी हजार मात्र ।
६	अनिवार्य दायित्व तथा कार्यालय सञ्चालन	७,५०,८०,०४३ । (रु. सात करोड पचास लाख असी हजार त्रिचालिस मात्र)
७	अघिल्लो आ.व. को बहुवर्षिय क्रमागत योजनाहरुको भुक्तानी	३,३५,००,००० । (रु. तीन करोड पैतीस लाख मात्र)
८	कृषि, सिँचाई तथा पशु विकास	४,४०,००,००० (रु. चार करोड चालिस लाख मात्र )
	कृषि विकास	१,७५,००,००० । (रु. एक करोड पचहत्तर लाख मात्र )

	सिंचाई	१,९०,००,०००। (रु. एक करोड नब्बे लाख मात्र)
	पशु विकास	७५,००,०००। (रु. पचहत्तर लाख मात्र)
९	स्वास्थ्य, सरसफाई तथा खानेपानी	५,००,००,०००। (रु. पाँच करोड मात्र)
	स्वास्थ्य	३,००,००,०००। (रु. तीन करोड मात्र)
	खानेपानी एवं सरसफाई	२,००,००,०००। (रु. दुई करोड मात्र)
१०	शिक्षा	२,५०,००,०००। (रु. दुई करोड पचास लाख मात्र)
११	कला, साहित्य संस्कृती र पर्यटन	३०,००,०००। (रु. तीस लाख मात्र)
	कला, साहित्य	५,००,०००। (रु. पाँच लाख मात्र)
	संस्कृति तथा पर्यटन	२५,००,०००। (रु. पच्चिस लाख मात्र)
१२	सडक यातायात तथा पूर्वाधार विकास	४,५८,००,०००। (रु. चार करोड अन्ठाउन्न लाख मात्र)
	सडक निर्माण तथा मर्मत	३,०८,००,०००। (रु. तीन करोड आठ लाख मात्र)
	पूर्वाधार विकास	१,५०,००,०००। (रु. एक करोड पचास लाख मात्र)
१३	वन वातावरण तथा भू-संरक्षण	६५,००,०००। (रु. पैसठ्ठी लाख मात्र)
	वन, वातावरण	१५,००,०००। (रु. पन्ध्र लाख मात्र)
	भू-संरक्षण	५०,००,०००। (रु. पचास लाख)
१४	उर्जा	३८,००,०००। (रु. अड्दितस लाख मात्र)
१५	आर्थिक तथा सामाजिक विकास	२,००,०००। (रु. दुई लाख मात्र)
१६	युवा तथा खेलकुद विकास	१,००,००,०००। (रु. एक करोड मात्र)
	युवा	६०,००,०००। (रु. साठी लाख मात्र)

	खेलकुद विकास	४०,००,०००। (रु. चालिस लाख मात्र)
१७	सूचना, प्रविधि तथा संचार	६५,००,०००। (रु. पैसठ्ठी लाख मात्र)
१८	सुशासन, सार्वजनिक सेवा प्रवाह	१०,००,०००। (रु. दश लाख मात्र)
१९	राजस्व संकलन तथा परिचालन	५,००,०००। (रु. पाँच लाख मात्र )
२०	सामाजिक सेवा तथा समावेशी प्रवर्द्धन (एकमुष्ठ)	२,४५,००,००० (रु. दुई करोड पैतालिस लाख मात्र )
	महिला	५०,८५,०००। (रु. पचास लाख पचासी हजार मात्र)
	बालबालिका	१६,५२,५००। (रु. सोह लाख बाउन्न हजार पाँचसय मात्र)
	आदिवासी जनजाति	२७,७५,०००। (रु. सत्ताईस लाख पचहत्तर हजार मात्र)
	ज्येष्ठ नागरिक	१७,५०,०००। (रु. सत्र लाख पचास हजार मात्र)
	दलित	१६,५०,०००। (रु. सोह लाख पचास हजार मात्र)
	सुकुम्बासी	८,३७,५००। (रु. आठ लाख सैतिस हजार पाँचसय मात्र)
	अल्पसंख्यक	२,९०,०००। (रु. दुई लाख नब्बे हजार मात्र)
	अपांग	२४,५०,०००। (रु. चौविस लाख पचास हजार मात्र)
२१	जोखिम तथा प्रकोप व्यवस्थापनको लागि थप	१०,००,०००। (रु. दश लाख मात्र )
२२	उद्योग तथा वाणिज्य	५,००,०००। (रु. पाँच लाख मात्र )
२३	सहकारी तथा संघसंस्था	१५,००,००० (रु. पन्ध्र लाख मात्र )
२४	कानून तथा न्याय सम्पादन	३०,००,००० (रु. तीस लाख मात्र )
२५	कर्मचारी कल्याण कोष	१०,००,०००। (रु. दश लाख मात्र)
२६	आर्थिक सहायता तथा चन्दा पुरस्कार कोष	५,००,०००।

		(रु. पाँच लाख मात्र )
२७	वडा पूर्वाधार व्यवस्थापन कार्यक्रम	३५,००,००० । (रु. पैंतिस लाख मात्र )
२८	तामाकोशी रोजगार कार्यक्रम	८०,००,००० । (रु. असी लाख मात्र )
	रोजगार श्रृजना कार्यक्रम	७०,००,००० । (रु. सत्तरी लाख मात्र )
	तामाकोशी रोजगार कार्यक्रम सञ्चालन खर्च	१०,००,००० । (रु. दश लाख मात्र )
२९	समपुरक तथा विविध कोष	६,००,००,००० । (रु. छ करोड मात्र )
३०	आकस्मिक निर्माण तथा मर्मत कोष (न्यून)	५०,००,००० । (रु. पचास लाख मात्र )
जम्मा बजेट		७२,०७,६४,०४३ । (रु. बहत्तर करोड सात लाख चौसठी हजार त्रिचालिस रूपैया मात्र)

धन्यवाद